



प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
कर्णाली प्रदेश
वीरेन्द्रनगर, सुर्खेत नेपाल

एफ.एम. रेडियो तथा स्थानीय टेलिभिजनमा सन्देशमूलक कार्यक्रम संचालन सम्बन्धी कार्य विवरण

१. लक्षित समूह: कर्णाली प्रदेशका १० वटै जिल्लाका सरोकारवाला पक्षहरू विशेष गरी वैदेशिक रोजगारीमा जाने, गएर फर्किएका नागरिकहरू तथा अन्य सरोकारवाला नागरिकहरू ।
२. कार्यक्षेत्र: कर्णाली प्रदेश
३. अवधि: आ.व.२०७६/७७ को २०७६ फागुन देखि २०७७ असार मसान्त सम्म
४. कार्यक्रम सम्बन्धी कार्य विवरण
 - कर्णाली प्रदेशमा सञ्चालित प्रदेश स्तरीय एफ.एम रेडियो मार्फत मन्त्रालयबाट उपलब्ध गराइएको सचेतनामूलक सन्देश तयार/ उत्पादन गर्ने, प्रदेश भरका १० वटै जिल्लामा कम्तिमा एक जिल्ला एक एफ.एम. रेडियोबाट प्रसारण गर्ने गराउने ।
 - टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम प्रदेशका स्थानीय टेलिभिजन तथा केबुल नेटवर्क भएका जिल्लाहरूमा सोही मार्फत प्रसारण गर्नु पर्नेछ ।
 - वैदेशिक रोजगार सम्बन्धी कानूनी प्रावधान नेपाल सरकार, प्रदेश सरकारबाट जारी ऐन, नियम, निर्देशिका, कार्यविधि आदिलाई आधार मान्नु पर्नेछ ।
 - रेडियो नाटक सकेसम्म वैदेशिक रोजगारमा नगई स्वदेशमा नै स्वरोजगार सिर्जना गर्न प्रेरित गर्ने, सन्देश दिने, कर्णाली प्रदेशवासीले स्पष्ट बुझ्ने भाषामा हुनुपर्नेछ ।
 - रेडियो अन्तर्वार्ता कार्यक्रममा अलग अलग क्षेत्र तथा विषयवस्तुलाई समेटनु पर्नेछ र सहभागी यसै प्रदेशका रोजगारदाता, श्रमिक तथा सरोकारवाला हुनु पर्नेछ ।
 - रेडियो नाटक, डकुमेन्ट्री जस्ता उत्पादित सामग्री प्रसारण गर्नु अघि सामाजिक विकास मन्त्रालयमा पेश गरि स्वीकृति लिएर मात्र प्रसारण गर्नु पर्नेछ ।
 - डकुमेन्ट्री निर्माण गर्दा सामाजिक विकास मन्त्रालयसंग समन्वय गरी स्वरोजगार श्रमिक, उद्योग, व्यवसाय, रोजगारदातासंग स्थलगत रूपमा भेटि गतिविधि, अन्तर्वार्ता रेकर्ड गर्नु पर्नेछ ।
 - रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणको छुट्टाछुट्टै दर रेट राख्न सकिनेछ ।
 - दररेट प्राप्त भै सकेपछि दररेटको विश्लेषण गरी कुन एफ.एम. रेडियोलाई कुन कार्यक्रम दिने भन्ने निर्णय सामाजिक विकास मन्त्रालयले गर्नेछ ।
 - कार्यक्रमको उत्पादन तथा प्रसारणका लागि कर्णाली प्रदेशका सबै जिल्लामा एक आपसमा संजाल (नेटवर्क) भएका एफ.एम. रेडियोलाई प्राथमिकता दिइनेछ ।
 - उत्पादन गरिएको कार्यक्रम प्रसारणका लागि अन्य एफ.एम. रेडियोसंग गरिएको सम्झौता वा कार्यक्रम प्रसारण गर्ने प्रतिवद्धता पत्र पेश गर्नु पर्नेछ ।
 - मन्त्रालयको स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेटका आधारमा मन्त्रालयले प्रस्तावित कार्यक्रम सबै वा आंशिक संचालन गर्न सक्नेछ ।
 - कार्यक्रमका विषय वस्तु, कार्यक्रम संचालन तथा अन्य सन्देशमूलक सूचनाका सम्बन्धमा दररेट कायम भएपछि सामाजिक विकास मन्त्रालय र सम्बन्धित एफ.एम. रेडियो/ टेलिभिजन बीचको सम्झौता तथा सहमति बमोजिम हुनेछ ।
 - उत्पादन र प्रसारणका लागि सम्झौता गरिएका एफ.एम. रेडियोहरूले अन्तिम भुक्तानीका लागि कार्यक्रम उत्पादन तथा प्रसारणको समय तालिका सहित कार्यसम्पन्न प्रतिवेदन पेश गर्नु पर्नेछ । साथै उत्पादित तथा प्रसारित सामग्रीको विद्युतीय प्रतिको सि.डि. उपलब्ध गराउनु पर्नेछ ।